

## लेखा समितिको वार्षिक प्रतिवेदन, २०८०

### सभाका अध्यक्ष ज्यू

गाउँसभाबाट गठन हुने विभिन्न समिति मध्ये लेखा समिति पनि एक हो । यसले गाउँपालिकाको शासकीय प्रबन्धलाई जनमुखी, सेवामुखी, जनउत्तरदायी तुल्याई वित्तीय सुशासन कायम गराउने मुख्य उद्देश्य रहेको छ ।

### समितिको बैठकबाट पारित गरी निर्णय गरेका विषयहरू

- समितिका सदस्य र समितिसँग सम्बन्धित कर्मचारीलाई क्षमता विकास तालिम आयोजना गर्नुपर्ने ।
- उपभोक्ता समितिलाई योजना सञ्चालन सम्बन्धि तालिम दिनुपर्ने ।
- लेखा समिति सञ्चालन सम्बन्धि कार्यविधि तर्जुमा गर्नुपर्ने ।
- कार्यालयले मासिक रूपमा आय व्यय विवरण शीर्षकगत रूपमा सार्वजनिक गर्नुपर्ने ।
- अन्तिम लेखापरीक्षण प्रतिवेदनबाट कायम भएका बेरुजु सम्परीक्षणका लागि सभाबाट निर्णय गर्न सिफारिस गरिएको ।
- उपभोक्ता समिति गठन भई आफैले काम नगरी निर्माण व्यवसायीलाई काम जिम्मा दिने गरेको देखिएको र लेखापरीक्षण प्रतिवेदनमा समेत सो कुरा उल्लेख भएकोले उपभोक्ता समिति आफैले निर्माण कार्य सम्पन्न गर्नुपर्ने ।

### सुधार गर्नुपर्ने विषयहरू

- स्थानीय विभाज्य कोष खडा गरी संघ र प्रदेशलाई फिर्ता गर्नुपर्ने रकम समयमा नै फिर्ता गर्नुपर्ने ।
- पालिकाको पुँजीगत खर्च त्रैमासिक लक्ष्य अनुसार तालमेल मिलाएर गर्नुपर्ने ।
- समयमा नै उपभोक्ता समिति गठन गरी, योजनाको लागत अनुमान तयार गर्न प्राविधिक कर्मचारीहरूले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने ।
- सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहिलाई छिटो छरितो र सहज ढङ्गबाट प्रदान गर्नुपर्ने ।
- हालसम्म कायम भएका अद्यावधिक कुल बेरुजु रु.१६,१८,६९,१७५ समयमा नै सम्परीक्षण गर्नुपर्ने ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ६२(ख) बमोजिम सामुदायिक वनले विक्री गरेको वन पैदावारको रकमको १० प्रतिशत रकम उठाउनु पर्ने ।
- करदाता शिक्षा सम्बन्धी अभिवृद्धि तालिम दिनुपर्ने ।
- राजस्व सुधार कार्ययोजना तयार गर्नुपर्ने ।

- आन्तरिक राजस्व वृद्धीका लागि राजस्व विज्ञहरु सँग छलफल र अन्तरक्रिया द्वारा तालिम दिनुपर्ने ।
- आन्तरिक आय वृद्धि स्रोतको खोजी र राजस्वको दायरा फराकिलो बनाउनुपर्ने ।
- उपभोक्ताको आवश्यकता र योगदान हुन सक्ने कार्यक्रमको योजना बनाउन जोड दिनुपर्ने ।
- सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार प्रत्येक वर्ष सम्पन्न भएका आयोजना तथा कार्यक्रमहरु उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्ने ।
- प्रतिफलमा आधारित अनुदान हुनुपर्ने र त्यसका लागि कार्यविधि बनाएर मात्र दिनुपर्ने । कार्यसम्पादनमा आधारित भूक्तानी प्रणालीलाई क्रमशः कार्यान्वयन गर्दै जानुपर्ने ।
- कार्यपालिकामा भएगरेका कार्यहरुमा वित्तीय सुशासन कायम गराउनुपर्ने ।
- आवश्यकता अनुसार विषयगत समितिहरुको बैठक बस्ने र निर्देशन दिने कार्य भएको हुनुपर्ने ।
- समिति मार्फत सभाबाट निर्णय भई आ.व. २०७८।०७९ सम्ममा कायम भएको कुल बेरुजु रकम रु. १३,०२,२७,००० मध्ये २,२१,११,७६० बेरुजु सम्परीक्षण भई १०,८१,१५,२४० कायम भएको ।
- आ.व. २०७८।०७९ सम्म कायम बेरुजु १०,८१,१५,२४० र आ.व. २०७९।०८० मा कायम भएको बेरुजु रु ५,३७,५३,९३५ गरि कुल बेरुजु रकम रु १६,१८,६९,१७५ रहेको ।